

योक्काइचि शहर भित्रका साना तथा मझौला उद्योग आदि स्थानीय आर्थिक सहायता सहयोग रकम सम्बन्धी

सङ्कटकाल घोषणा आदि जारी गरिएको कारण व्यवसाय सञ्चालकहरूले आफ्नो व्यवसाय अस्थायी स्थगन गर्ने र सञ्चालन समय छोट्याउने, घरबाहिर ननिस्कने आदिको आह्वानको असर लम्बिन गएको अवस्था मध्यनजर गर्दा, विशेष रूपमा कठिन अवस्थामा रहेका साना तथा मझौला संस्थाहरू तथा व्यक्तिगत व्यवसाय सञ्चालकहरू आदिको लागि व्यवसाय सञ्चालनलाई निरन्तरता दिनको लागि सहारा दिन मिए प्रान्तले दिने सहयोग रकममा थप गर्ने मद्दतद्वारा शहरभित्रका साना तथा मझौला संस्थाहरू तथा व्यक्तिगत व्यवसाय सञ्चालकहरू आदिलाई व्यवसाय सञ्चालनलाई निरन्तरता दिन सहायता पुऱ्याउनेछौं ।

1. सहायता प्राप्त गर्न सक्ने व्यक्ति वा समूह

शहरभित्र मुख्य पसलको दर्ता गरेका साना तथा मझौला संस्थाहरू अथवा व्यक्तिगत व्यवसाय सञ्चालकहरू आदि मध्य सानो स्तरका व्यवसाय आदिद्वारा अन्तिम आयकर निवेदन (काकुतेइ सिनकोकु) बुझाउने स्थान योक्काइचि शहर भएका र मिए प्रान्त स्थानीय आर्थिक सहायता सहयोग रकम (अगस्ट तथा सेप्टेम्बर महिनाको भाग) प्राप्त गरेका व्यक्ति वा समूह *धार्मिक संस्था, संस्था नभएका स्वैच्छिक समूह, व्यवसाय त्यागेका वा अस्थायी स्थगन गरेका व्यवसाय सञ्चालक आदि बाहेक

2. सहयोगको लागि दिइने रकम

मिए प्रान्त स्थानीय आर्थिक सहायता सहयोग रकम (अगस्ट तथा सेप्टेम्बर महिनाको भाग)-को भुक्तानी रकम सरहको रकम * हरेक महिनाको कारोवारमा बिक्री कमी आएको रकमबाट राष्ट्रिय सरकार र प्रान्तद्वारा प्राप्त भएको सहयोग रकम घटाएपछिको रकमलाई अधिकतम रकम मानिन्छ

3. आवेदन अवधि

रेड्वा 3 साल अक्टोबर 25 तारिख (सोमबार) ~ रेड्वा 4 साल जनवरी 31 तारिख (सोमबार)
(उक्त दिनको हुलाक छाप मान्य हुन्छ)

4. हुलाक ठेगाना

〒510-8501

2-5 सुवाच्यो, योक्काइचि शहर, मिए प्रान्त योक्काइचि शहर चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री सहायता सहयोग रकम कक्ष * नोभल कोरोना भाइरस सङ्क्रमण फैलावट रोकथामको दृष्टिकोणबाट, कार्यालयमा आएर पेस गरिने आवेदनको स्वीकार गरिने छैन ।

* लेटर प्याक अथवा साधारण रजिस्टर्ड मेल आदि हुलाकी वस्तुको अवस्थितिको बारेमा जाँच गर्न सकिने तरिकाद्वारा पठाउनुहोस् ।

5. सोधपुछका लागि सम्पर्क

योक्काइचि शहर चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री सहायता सहयोग रकम कक्ष

टेलिफोन नम्बर 059-350-4080

आवेदन लिने समय 9:30 ~ 12:00, 13:00 ~ 17:00

(सोमबार ~ शुक्रबार; शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनबाहेक)

* कार्यालयको काउन्टरमा आवेदन आदि सम्बन्धी परामर्श लिने सेवा दिएको छैन त्यसैले टेलिफोनबाट सम्पर्क राख्नुहोस् ।

6. कागजपत्र प्राप्त गर्ने तरिका

योक्काइचि शहर चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको होमपेजबाट डाउनलोड गर्नुहोस् ।

(एड्रेस) <http://www.yokkaichi-ouen.com>